


A large crowd of people, mostly women, are sitting on a grassy field, many on colorful mats. In the background, there is a tall white lighthouse and several buildings, including a large multi-story building. The scene appears to be a public gathering or event.

**USE
PAGE-DN
&
PAGE-UP
BUTTONS
TO
NAVIGATE**

sickmandu.com

The background of the entire page is a photograph of a monk sitting on a stone terrace. The monk is seen from the side, wearing traditional orange and red robes. He is looking out over a landscape with traditional stone buildings and a low wall. The sun is setting on the left, creating a warm, golden glow across the sky and the scene. The ground is made of large, irregular stone slabs.

Photojournal 2008

From People's Movement to Constituent Assembly

[FREE COPY, ONLY FOR SUBSCRIBERS]

Introducing **SAMSUNG** Projector



SP-A400B

imagine the ultimate home and business projector solution

Optimized for both home theater and business use, the SP-A400B dual mode projector from Samsung is the most versatile projector ever released onto the market. Its color intensity produces vividly realistic images which add depth and clarity to the viewing experience, and its superior style and ergonomic design will redefine how you view your world. Windows Vista certification adds extra versatility to your experience.

Authorised Distributor **Neoteric Nepal**

Golchha House, Ganabahal, Kathmandu
Tel: (01) 4212411 www.neoteric.com.np

जनआन्दोलनदेखि संविधानसभासम्म

एक दशकदेखि हिमालमिडिया प्रकाशनले हिमाल खबरपत्रिका पाक्षिक र नेपाली टाइम्स साप्ताहिकमार्फत समसामयिक घटनाक्रम र विश्लेषण प्रस्तुत गर्दै आएको छ । तर यो फोटोपत्रिका हाम्रा नियमित प्रकाशनहरूभन्दा अलि फरक छ । यसमा हामीले अक्षर होइन तरिबरको माध्यमबाट पछिल्लो दुई वर्षको नेपाललाई नियालेका छौ । हाम्रो वार्षिक प्रकाशन फोटोपत्रिकाको यो पहिलो अङ्कमा वर्ष २०६३-६४ लाई समेटिएको छ । यसमा छापिएका तरिबरले नेपालको इतिहासकै असाधारण कालखण्डको वस्तुनिष्ठ झलक दिएका छन् । सत्य हामीले प्रस्तुत गरेका छौ, व्याख्या तपाईंकै हुनेछ ।

हिमाल खबरपत्रिका को १० औं वार्षिकोत्सवको उपलक्ष्यमा हाम्रा समस्त पाठक तथा शुभेच्छुकहरूलाई नयाँ वर्ष २०६५ को हार्दिक शुभकामना !

From People's Movement to Constituent Assembly

For the past decade, Himalmedia publications Himal Khabarpatrika and Nepali Times, have been following national events and analysing them. In this Photojournal we have tried to step back and look at the past two years in perspective. Photographs tell the unblemished truth, and they provide us a glimpse of the extraordinary times that our nation has lived through since April 2006.

On the 10th anniversary of Himal Khabarpatrika, we wish all our readers a Happy New Year 2065.

Brought to you by



Himalmedia, April 2008

GPO Box 7251

Hatiban Lalitpur, Nepal

Tel: 01-525 0333

Fax: 01-525 1013

hkp@himalmedia.com | editors@nepalitimes.com

www.nepalihimal.com | www.nepalitimes.com

© Himalmedia and Individual Photographers

Printed at Jagadamba Press

www.jagadambapr.com



फक्रियो संसद: अन्तरिम संविधान घोषणापछिको पहिलो वसन्तसँगै संसद परिसरमा फुलेका रङ्गीचङ्गी फूल । जनआन्दोलन २०६२-६३ ले ११ वैशाख २०६३ मा राजालाई पाँच वर्षअघि विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न बाध्य पारेपछि नयाँ संसदले राजाका अधिकारहरू कटौती गर्ने, 'शाही' शब्द हटाउने र 'श्री ५' को सरकारलाई 'नेपाल सरकार'मा परिणत गर्ने जस्ता ऐतिहासिक निर्णय लिएको थियो ।



DEMOCRACY BLOSSOMS: Mayflowers bloom on the grounds of parliament in May 2007 five months after the promulgation of the interim constitution. Parliament was restored by the king after the People's Movement of April 2006, and the new house stripped the king of all his powers, took out the word 'royal' and changed His Majesty's Government to Government of Nepal.

कुहिरोको राज्य: ०६४ हिउँदको एक बिहान
उडिरहेको हवाईजहाजबाट हेर्दा कुहिरोले ढाकेको
काठमाडौं उपत्यका ।

FOGGY BOTTOM: The view from the cockpit of a
Buddha Air flight returning from a sightseeing trip
to Mt Everest in January 2008. Kathmandu Valley is
shrouded in fog with peaks of the central Himalaya
forming a jagged horizon to the north.







बढ्दो गैडा: चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षअघि ३७५ वटा रहेका गैडा २०६४ मङ्सिरसम्म ४०८ पुगेका छन् । शान्ति सम्झौतापश्चात चोरीशिकारमा केही नियन्त्रण भएपछि गैडा मारिने क्रम रोकिएको हो ।

MORE RHINOS: With the ceasefire and a decline in poaching, the number of rhinos in the Chitwan National Park rose from 375 in 2004 to 408 in 2008.



राफ्टिङलाई बाधा:

जलविद्युत् परियोजनाहरूले खोला
थुनेपछि राफ्टिङलाई असर
पर्न थालेको छ । कालीगण्डकी
जलविद्युत् परियोजना बनेपछि
बाग्लुङको नयाँ पुलदेखि
पाल्पाको राम्दीघाटसम्म बर्सेनि
पाँच दिन गरिदै आएको राफ्टिङ
यात्रा २०६४ मा तीन दिनमा
सीमित रह्यो ।

RAPID DEVELOPMENT:

The construction of
hydropower projects along
Nepal's main rivers have hit
the rafting industry. This rafting
trip along the Kali Gandaki
that used to take five days is
now down to three.

ROYAL REPUBLIC: With the country in limbo between kingdom and republic, the Kumari blessed both the prime minister and the king on Indra Jatra in September 2007.





नयाँ परम्परा: अन्तरिम संविधानले १ माघ २०६३ मा राजा ज्ञानेन्द्रलाई राष्ट्रप्रमुखबाट निलम्बन गरेपछि कार्यवाहक राष्ट्रप्रमुख रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजाका आलङ्कारिक, धार्मिक र सांस्कृतिक अधिकारसमेत प्रयोग गर्न थालेका छन् । तर, इन्द्रजात्राका दिन ८ असोज ०६४ मा कुमारीको दर्शन गर्न भने प्रधानमन्त्री पछि राजा पनि पुगेका थिए ।





निर्माणमा सेना: नेपाल सेनाले कालीगण्डकीको तीरैतीर खनेको सडक हुँदै फागुन २०६४ मा म्याग्दीको बेनीबाट हिमालपारि मुस्ताङको जोमसोम आइपुगेको गाडी । शान्ति प्रक्रिया शुरू भएपछि सेना निर्माणको काममा बढी परिचालन हुन थालेको छ । यसअघि वैशाख २०६४ मा सेनाले निर्माणाधीन कर्णाली राजमार्गको सुर्खेत-जुम्ला ट्रयाक खोलेको थियो (तल) । तर यो सडकलाई यातायातको लागि सुरक्षित बनाउन अझै धेरै काम गर्न बाँकी छ ।

GORGEOUS: A jeep negotiates a section of the army-built highway that links Beni to Jomsom along the Kali Gandaki gorge. Nilgiri looms in the background. The Nepal Army also built the Surkhet-Jumla highway (below) but much work still needs to be done to make it safe for traffic.





श्रीपेचविहीन सालिक: पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकको दिन १५ वैशाख २०६३ मा नेताहरूलाई खबरदारी गर्दै सिंहदरबार वरिपरि जम्मा भएको भीडबाट केही युवाले राजा पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्न खोजेपछि नागरिक समाजका अगुवाहरूले उनीहरूलाई रोकेका थिए, तर दुई दिनपछि त्यस्तै भीडले सालिकको श्रीपेच र औलो भाँचेरै छाड्यो (बार्यो) । पृथ्वी जयन्तीको दिन २७ पुसमा त्यही सालिकमा राजतन्त्रका समर्थकहरूले फूलमाला पनि पहिऱ्याए ।



CROWNLESS: Four days after king Gyanendra stepped down in April 2006, protesters climbed the statue of King Prithvi Narayan Shah and tried to demolish it, but were stopped by civil society activists. However, two days later they returned and broke off the statue's crown (overleaf). However, on Prithvi Jayanti in January 2007, supporters of the monarchy garlanded the same statue.





आतङ्कको अनुहार: १६ भदौ २०६४ मा काठमाडौँका त्रिपुरेश्वर, सुन्धारा र बालाजुमा भएको विष्फोटमा दुई छात्रासहित तीन जनाको मृत्यु भयो । सुरक्षा अधिकारीका अनुसार नेपालमा अहिलेसम्म भएको सबैभन्दा जटिल प्रकृतिको त्यो आतङ्ककारी हमलामा झण्डै दुई किलोको बम पड्काउन टाइमरको समेत प्रयोग गरिएको थियो । विष्फोटको जिम्मेवारी मध्य-तराईमा क्रियाशील 'तराई आर्मी'ले लिएको छ । विद्यालयबाट निस्केर त्रिपुरेश्वरमा बस कुरिरहँदा विष्फोटमा मारिएकी थानकोटकी सन्ध्या खड्काको तस्बिरसँगै शोकमग्न बाबु नरेन्द्र, आमा पुष्पा र दिदी झरना । (तल)

TERROR ATTACK:

A series of terrorist attacks in Kathmandu in September 2007 killed three people including two girl students. Investigators said the two kg time bombs were more sophisticated than any used before. The Tarai Army claimed responsibility. A family in Thankot (below) mourns the death of student Sandhya Khadka killed in the Tripureswor blast.







अझै बेपत्ता: द्वन्द्व र शाही शासनमा बेपत्ता पारिएका व्यक्तिहरूको अवरथाबारे सत्यतथ्य जानकारी र न्यायका लागि दबाब दिन जनआन्दोलनपछि धेरै पटक यस्ता प्रदर्शन भए पनि केही काम भएको छैन, प्रस्तावित सत्य निरूपण आयोग पनि कागजमै सीमित छ । बेपत्ता आफन्त पत्ता लगाइदिन आग्रह गर्दै मङ्सिर २०६४ मा धर्ना दिइरहेका परिवारजन । शाही शासनकालमा सेनाको महाराजगञ्जस्थित भैरवनाथ गणमा थुनिएका ४९ जनालाई मारेर शिवपुरी निकुञ्जमा गाडिएको आशङ्कामा राष्ट्रिय मानवअधिकार आयोग र आफन्तहरूको टोलीले पुस २०६४ मा स्थलगत उत्खनन गर्‍यो (माथि) । उत्खननमा फेला परेका शङ्कास्पद वस्तुहरू वैज्ञानिक परिक्षणका लागि फिनल्याण्ड पठाइएको छ ।

STILL DISAPPEARED: Relatives of those disappeared during the conflict staged frequent rallies like this one in December 2007 demanding information, truth and justice (left). A proposed Truth and Reconciliation Commission is still stuck. Human rights activists (above) at the site in Shivapuri where the bodies of at least 49 people were allegedly cremated and buried by the army in 2003-4.

आन्दोलनको लहर: २०६३-६४ राजनीतिक पहिचान, प्रतिनिधित्व र वर्गीय-व्यावसायिक हकहितको लागि विभिन्न समूहको विरोध प्रदर्शनको वर्ष रह्यो । माथिबाट क्रमशः जग्गा, रोजगारी, शिक्षाको माग राख्दै भदौ २०६४ मा सिंहदरबार अगाडि प्रदर्शन गर्दै वादी महिला । संविधानसभामा आफ्ना हकअधिकार सुनिश्चित गर्न सडकमा उत्रिएका नेत्रहीन । ४ जेठ २०६३ मा संसदले नेपाललाई धर्म-निरपेक्ष घोषणा गरेपछि हिन्दूराष्ट्र हुनुपर्ने माग गर्दै राजधानीमा निस्किएको जोगीहरुको जुलुस ।

YEAR OF PROTESTS: 2007 was marked by an upsurge in identity politics, protests by marginalized groups who wanted fair representation and other organizations who wanted to be heard. From top to bottom: A Badi woman scales the gate of Singha Darbar demanding rights for her people, visually impaired women march on the government and Hindu groups protest Nepal being declared secular.



Fabulous Exteriors from **asianpaints**



PRISMA - 00/008

APEX ULTIMA | APEX | ACE

Exterior Emulsion provides you the ultimate weather proof, flaking proof, fading proof & smooth finish for years to come.



Anti Fading

Anti Flaking

Anti Fungus

मधेश आक्रोश: ०६४ माघको मधेश आन्दोलनमा कलैयामा आमनेसामने आन्दोलनकारी र प्रहरी । ५ माघ २०६३ मा लहानमा मधेशी जनअधिकार फोरमको एउटा कार्यक्रममा माओवादीको गोलीबाट रमेशकुमार महतोको मृत्यु भएपछि वर्षैभरि आन्दोलित मधेश २०६४ माघमा स्वायत्त संघीय राज्यलगायत अन्य मागहरू पूरा गर्ने सहमति भएपछि मात्र केही शान्त भएको छ ।

EYEBALL-TO-EYEBALL: A Madhesi protester and a riot policeman confront each other in Kalaiya during a month-long general strike in the eastern tarai in February 2008.





MADHES ANGER: A row of burnt out buses along the east-west highway in Lahan in January 2007 (left). A Madhesi and Pahadi passenger side by side in hospital in Birganj (below). Both were injured when their bus was burnt on the East-West Highway in December 2007.



आतङ्कले जात हेर्दैन: २ माघ ०६४ मा बारा, पसाहामा यात्रुवाहक बसमा भएको विस्फोटमा घाइते भई वीरगञ्जको अस्पतालमा सँगसँगै उपचार गराइरहेका रौतहटका रामबच्चन साह र सिन्धुलीका टोपकुमार दर्लामी । तराई आर्मी भन्ने आतङ्ककारी समूहले जिम्मेवारी लिएको सो घटनामा नौ जना यात्रुको मृत्यु भएको थियो । मधेश आन्दोलनमा लहानमा आगजनीमा परेका बसहरू (माथि) ।





अँध्यारो काठमाडौँ: दैनिक आठ घण्टा लोडसेडिङ हुन थालेपछि काठमाडौँवासीको जीवन अँध्यारोमा बित्न लागेको छ । अझै ६ वर्ष यस्तै अवस्था भोग्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको भनाइले काठमाडौँवासीलाई झन् निराश तुल्याएको छ ।

DARKNESS FALLS: Ganesh Himal glows at sunset behind Swayambhu and the twinkling lights of Kathmandu in this picture taken in November 2007. A severe electricity shortage crippled the economy with up to eight hours of power cuts a day nationwide throughout the winter.



विछोडको पीडा: २७ पुस २०६४ मा हिलारीको निधन हुँदा नेपालीका आँखा पनि निकै रसाए (माथि बायाँ) । २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पासँगै पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा चढेपछि नेपालसँग गहिरो मित्रता गाँसेका एडमण्ड हिलारीले खुम्बु क्षेत्रको जीवनस्तर उत्थानमा ठूलो सहयोग पुऱ्याएका थिए । १४ माघ २०६३ मा प्रधानमन्त्री कोइरालाले आफ्नी भाउजू एवं सहयोगी नोना कोइरालालाई गुमाए । लामो समयदेखि नेपाली काङ्ग्रेसमा आवद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा लागेकी नोनाको ७८ वर्षको उमेरमा निधन भयो । पछिल्लो जनआन्दोलनमा गिरफ्तार हुँदै नोना (माथि) । शाही शासनकालमा माओवादीलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन मन्त्री नारायणसिंह पुनको दिल्लीमा मिर्गौला प्रत्यारोपणपछि ९ फागुन २०६४ मा निधन भयो । सेनाबाट अवकाश लिएर नेपाली काङ्ग्रेसको राजनीति शुरु गरेका पूर्व लेफ्टिनेन्ट कर्णेल पुनले पछि नेपाल समता पार्टी गठन गरेका थिए ।

GOOD BYE: Edmund Hillary (above, left) was the first person to climb Chomolungma with Tenzing Norgay in 1953, but in Nepal he was more respected for his commitment to uplifting the living standard of the Khumbu region. When he died on 11 January 2008, the loss was deeply felt in Nepal. Prime Minister Koirala lost his sister-in-law and close adviser Nona who died at age 78 in January 2008. Here she is seen being arrested during a pro-democracy demonstration in April 2006 (above). Former Nepali Congress minister and member of the government's talk team with the Maoists, Narayan Singh Pun (left) died after a kidney transplant operation in New Delhi in February 2008.



दुर्घटना: ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका वन तथा भूसंरक्षण मन्त्री गोपाल राईकी एक आफन्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज स्थानीय समुदायलाई हस्तान्तरण गर्ने विश्व वन्यजन्तु कोषको कार्यक्रममा जाने सिलसिलामा ७ असोज २०६३ मा भएको दुर्घटनामा हर्क गुरुङ, चन्द्र गुरुङ, मिङ्मा शेर्पा, तीर्थमान मास्केजस्ता संरक्षणविद्‌लगायत २२ जनाको निधन भएको थियो । नेपालको शान्ति प्रक्रियामा सहयोग पुऱ्याइरहेको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को हेलिकोप्टर दुर्घटनामा १० जनाको ज्यान गयो । २० फागुन २०६४ मा भएको सो दुर्घटनामा अनमिन कर्मचारी भीमबहादुर गुरुङ, रवीन्द्र खनिया, राजेश महर्जनलगायत केही विदेशीहरूको निधन भएको थियो (तल) ।

CHOPPER TRAGEDIES: Family members of those who died in the helicopter crash at Ghunsa in October 2006 grieving at Kathmandu airport as bodies were brought in from the crash site (left). Twenty-two people were killed, including Nepal's noted conservationists like Harka Gurung, Chandra Gurung, Mingma Sherpa, Tirtha Man Maskey. This crash of a Russian-built MI-8 helicopter in February 2008 in Ramechhap (below) killed 10 people, including UNMIN staffers Bhim Bahadur Gurung, Rabindra Khaniya, Rajesh Maharjan.



प्रचण्ड र ज्ञानेन्द्र: गाईजात्रा-२०६३ मा राजा ज्ञानेन्द्र र माओवादी नेता प्रचण्डको क्यारिक्चर गर्दै हास्यकलाकार मनोज गजुरेलले दर्शकलाई निकै हँसाए । यस रूपमा उनी वर्षभरि नै देश-विदेशका कार्यक्रममा व्यस्त थिए ।



COMRADE KING: Comedian Manoj Gajurel impersonating Pushpa Kamal Dahal and Gyanendra during the Gaijatra festival in 2006. Gajurel has taken this act on successful tours within Nepal and abroad.



रङ्गमञ्चको लहर: राजधानीमा नाटक मञ्चन बढेको छ । पुरानो बानेश्वरस्थित आरोहण गुरुकुलमा १७-२५ साउन २०६३ मा प्रदर्शित सुनिल पोखरेलले निर्देशन गरेको नाटक 'जीवनदेखि जीवनसम्म'मा कोरियोग्राफर वीरेन्द्र हमालले ध्वनि, प्रकाश र कपडा प्रयोग गरेर देखाएको नदीको उर्लंदो लहर ।

WORLD A STAGE: Coloured strips of cloth give the impression of a flowing river in the play Jiban Dekhi Jiban Samma at the Arohan Gurukul theatre in Kathmandu in 2006.



अर्का गौरव: सन् २००७ मा म्यागसेसे पुरस्कार पाउने चौथो नेपाली बने- महावीर पुन । यसअघि नेपालबाट डा. महेशचन्द्र रेग्मी, भारतदत्त कोइराला र डा. सुन्दुक रुइतले पाएको यो पुरस्कार पुनलाई आफ्नो गृहजिल्ला म्याग्दीमा सूचनाप्रविधिको प्रयोग गरेर शिक्षा र स्वास्थ्यमा योगदान पुर्‍याएवापत दिइएको हो ।

PUN INTENDED: In July 2007, Mahabir Pun became the fourth Nepali to be awarded the prestigious Magsaysay Award. He was recognized for his community service using wireless internet for education and health in his native district of Myagdi.



प्रशान्त मोह: दार्जीलिङका प्रशान्त तामाङ ६ असोज २०६४ मा २८ हजार सहभागीमध्येबाट भारतीय टीभी च्यानल सोनीको सङ्गीत प्रतियोगिता 'इण्डियन आइडल' जितेपछि संसार भरका नेपालीमाझ छाप । इण्डियन आइडल बनेको हप्ता दिन नबित्दै काठमाडौं आएका प्रशान्त पत्रकारहरूसँग कुरा गर्दै (माथि) । १२ असोजमा सेण्ट जेभियर स्कूलको मैदान, जावलाखेलमा आयोजित प्रशान्तको गीत सुन्न नेपाली दर्शकहरूले वर्षा र हिलोको समेत पर्वाह गरेनन् ।

PRASHANT MANIA: Prashant Tamang became the hero of the Nepali world after winning the Indian Idol tv song competition in 2007. Thousands braved rain and mud to attend his concert in Jawalakhel.



जनताको जीत: नेपाली जनताले राजा ज्ञानेन्द्रको निरङ्कुश शासन र माओवादीको हिंसात्मक क्रान्ति तथा दलहरूको टायर बाल्ने र ढुङ्गामुढा गर्ने शैली पनि मन पराएनन् । जनआन्दोलन चरमोत्कर्षमा पुगेको र कफर्यु लागिरहेको बेला २८ चैत २०६२ मा कीर्तिपुरको सडकमा उत्रिएका विद्यार्थी, प्राध्यापक तथा सर्वसाधारण जनताको शान्तिपूर्ण प्रदर्शनको नेतृत्व गर्दै प्रा. कृष्ण खनाल । खनालको गान्धीवादी प्रतिरोध त्यसदिन प्रहरी र सेनाका बख्तरबन्द गाडीलाई शहर पस्नबाट रोक्न सफल बनेको थियो ।

PEOPLE POWER: Students, poets, professors led by Krishna Khanal stage a sit-in at Kiritpur in April 2006 as the People's Movement reached its climax. Armoured personnel carriers and riot police were stopped by this massive demonstration of people power. Khanal led a moral victory for non-violence and showed the continued relevance of Gandhian opposition.








गुड्डेछन् ब्याङ्क: माओवादी जनयुद्ध र राजनीतिक अस्थिरताबाट शिथिल अर्थतन्त्रमा पनि ब्याङ्किङ व्यवसायले शुरू गरेको सहज उपभोक्ता कर्जाको परिणाम हो— बेपत्ता बढेका मोटरसाइकल । तर द्वन्द्व र आर्थिक गतिहीनताकै कारण सडकलगायतका भौतिक पूर्वाधार निर्माण हुन नसक्दा बढेको सवारी चापले काठमाडौं लगायतका शहरमा ट्राफिक जामको समस्या सिर्जना गरेको छ । एउटा राजनीतिक प्रदर्शनका क्रममा थापाथलीको बागमती पुलमा अडिन पुगेको मोटरसाइकलको तौँती ।

TWO WHEEL JAM: Motorcycles caught in a traffic jam caused by one of many street protests that plagued Kathmandu throughout 2007. Poor investment in infrastructure, unreliable public transport, easy credit from a boom in consumer banking has lead to an exponential growth in motorcycles in the cities.



अवरुद्ध फोहोर-यात्रा: उचित व्यवस्थापनको अभावमा सडकमा थुप्रिने उपत्यकाको फोहोरको यात्रा प्रायः अवरुद्ध भइरहन्छ । माओवादीले एकपल्ट ल्याण्डफिल साइटको विकास, सफाई मजदुरहरूको हकहितजस्ता माग अघि सार्दै फोहोरका ट्रकहरू स्थानीय विकास मन्त्रालय अगाडि लाम लगाएका थिए ।

GARBAGE OUT: Poor waste management led to frequent pileups of rubbish on the streets. Maoists lined up garbage trucks outside the Local Development Ministry to protest dumping at a landfill site February 2007.



An eye for detail

Nepal's most modern printing facility,
Jagadamba Press,
is known for its state-of-the-art equipment.
But we also have an eye for detail.



JAGADAMBA PRESS

(01) 5250017-19 | fax: (01) 5251013 | japray@mos.com.np | www.jagadambapr.com



अधिकार कटौती: राजा सहभागी हुँदै आएको दशैँ फूलपातीको बढाई नजर गर्न २०६४ सालमा पहिलोपटक राष्ट्रप्रमुखको हैसियतले सहभागी प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (माथि) । सोही हैसियतमा २५ भदौ २०६३ मा प्रधान सेनापति नियुक्त रुक्माङ्गत कटवाललाई फूली लगाइदिँदै प्रधानमन्त्री ।

IN HIS PLACE: In a clear indication of the sidelining of the king, Prime Minister Girija Koirala takes the salute for the first time in the army parade on Phulpati in October 2007 as head of state (above). Koirala takes over from the king to fix pips on Rukmangat Katuwal after he became chief of army staff on 10 September 2006 (right).



कटुवाणी: विवादास्पद कुरा बोलेर सङ्क्रमणकालीन राजनीतिमा तरङ्ग ल्याउन खप्पिस छन्, प्रधानसेनापति रुक्माङ्गत कटवाल । २२ पुस २०६४ मा चीन जाँदा 'सेनाको प्राथमिक चासोको विषय राष्ट्रिय एकता र अखण्डता हो, अहिले राष्ट्रिय झण्डाहरू जल्न थालेका छन्, राष्ट्रिय एकता र अखण्डतामा प्रश्न चिन्हहरू खडा हुन थालेका छन्' भनेर राजनीतिमा चासो देखाएका सेनाप्रमुखले एक हप्तापछि फर्किँदा (तस्विर) माओवादी र नेपाल सेना समायोजनको सन्दर्भमा 'सेना कुनै वाद र विचारबाट प्रभावित हुन नहुने' प्रतिक्रिया दिएका थिए । माओवादी नेतृत्वले उनको भनाइको कडा आलोचना गरेपछि मन्त्री कृष्णबहादुर महरालाई सेना समायोजन सम्बन्धी सरकारी विशेष समितिमा मनोनीत गरिएको थियो ।

CHIEF SAH'B: Chief of Army Staff Rukmangat Katuwal frequently courted controversy during the unstable political transition with overtly political statements about his opposition to integration of Maoist combatants in the military. Here he is speaking to media on return to Kathmandu from a trip to China in January 2008.





भविष्यवाणी: जनआन्दोलनको विजयपछि खोरमा थुनिए झै नारायणहिटीमा रहेका राजा ज्ञानेन्द्र ९ फागुन २०६४ मा पूर्व प्रधानमन्त्री तथा काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराईको चौरासीको निम्तो मान्दै पत्नी कोमल र पुत्र पारससहित कुपण्डोलस्थित होटेल हिमालयमा ६ महिनाअघिको काङ्ग्रेस महासमिति बैठकले संवैधानिक राजतन्त्र त्यागेर गणतन्त्रमा जाने निर्णय गरेपछि पार्टी परित्याग गरेका भट्टराईले निलम्बित राजालाई भोजमा बोलाएका मात्र होइन, राजतन्त्र अरु तीन सय वर्ष रहने भविष्यवाणी समेत गरेका थिए ।



ROYAL LUNCH: Congress leader Krishna Prasad Bhattarai marked his 84th birthday on 21 February 2008 by hosting a luncheon to which he also invited king Gyanendra, queen Komal and crown prince Paras. Six months earlier Bhattarai had quit his party after the Congress decided to back a republic. At his birthday, Bhattarai prophesised that Nepal's monarchy would remain for 300 years.



दुःखेको मन: हृदयघात भएर २० भदौ २०६४ मा नर्भिक अस्पताल भर्ना भएका युवराज पारस रगतमा उच्च कोलेस्ट्रॉलले गर्दा अवरुद्ध मुटुको घमनी 'एन्जियोप्लाष्टी' गरेर खुलाएपछि डिस्चार्ज हुँदै । उच्च रक्तचापको वंशानुगत समस्या रहेको शाही परिवारका सदस्य पारस राजाको शासन समाप्त भएपछि सार्वजनिक जीवनमा उतिसारो देखा परेका थिएनन् । चिकित्सकहरूले उनलाई खानपिन र जीवनशैली परिवर्तन गर्न सल्लाह दिएका छन् ।

HEART BROKEN: Crown prince Paras being discharged from Norvic Hospital in Kathmandu after having a stent installed to unblock a coronary artery constricted by excessive cholesterol. Paras, who had kept a low profile since April 2006, was prescribed dietary restrictions.







लोकतन्त्रकी देवी: राजालाई 'विष्णुको अवतार' ठान्ने बूढापाकाले समेत १९ माघ २०६१ को निरङ्कुश कदमपछि राजा ज्ञानेन्द्रलाई मान्न छाडे । निरङ्कुशताविरोधी आन्दोलनको अग्रपंक्तिमा रहेकी ८८ वर्षीया काङ्ग्रेस कार्यकर्ता छायौँदेवी पराजुलीले लोकतन्त्र स्थापना भएको त देखिन्, तर संविधानसभा निर्वाचन र गणतन्त्र नेपाल हेर्ने उनको धोको अधुरै रह्यो । १० भदौ २०६३ मा दिवङ्गत लोकतन्त्रकी यी देवीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूले उनको यही इच्छा पूरा होस् भन्ने कामना गरे ।

SHINES ON: Eighty four-year-old Nepali Congress veteran Chhayadebi Parajuli led pro-democracy protests, and lived to see freedom restored. When she died on 26 August 2006 her body was draped in the party flag and cremated with full honours in Kathmandu.

SONY®

like.no.other™

My Grandfather is still using his **Old Sony TV** even after 30 years.
He says proudly, **"This is a Sony Trinitron TV."**

1968 Introduced the Exclusive Line of Trinitron Colour TVs



My father also uses a **Sony TV**.

I can remember him saying excitedly,

"I have the World's First Flat TV!"

1997 Created the World's First Flat TV, the FD Trinitron WEGA

Now is the time for HD.
And I know that I'll be proud to
own this TV too

Full HD
1080



BRAVIA X Series
Beautiful Floating Design

BRAVIA

In 1968, Sony astonished the world with the revolutionary Trinitron TV.
At each milestone in the history of television, Sony has been there
every step of the way. Today, our Sony TV Philosophy and our
years of expertise live on with BRAVIA LCD TV...



Sony TVs. Your Best Choice Throughout Generations.

Introducing
The BRAVIA Family

BRAVIA Signature Series in Full HD



32 40 48

BRAVIA True Cinematic Series



40 42 52 56

BRAVIA HD Ready Classic Series



40 52 56

BRAVIA Sleek & Stylish Series



37 52 56

BRAVIA Sleek & Elegant Series



20

Visit www.sony-asia.com/bravia

Sole Authorized Distributor: Nepal Hima Trade Link Pvt. Ltd., Bakhundole, Lalitpur, Nepal • 0% FINANCE • EASY INSTALLMENT • ASK FOR ORIGINAL WARRANTY CARD

जुहारी: माओवादीको भ्रातृसंस्था योड कम्युनिष्ट लिगले खराब कर्जा प्रवाह गरेको आरोपमा ग्रामीण विकास बैंकका अध्यक्ष सीताराम प्रसाईलाई २१ जेठ २०६४ मा बैंक परिसरबाटै अपहरण गरी टुँडिखेलमा लगेर प्रहरीलाई बुझायो । सो घटनालगत्तै बालुवाटार पुगेका उद्योगव्यवसायीसँग कुरा गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वाईसीएललाई 'योड क्रिमिनल लिग' भनेपछि प्रत्युत्तरमा प्रचण्डले कोइरालालाई 'तस्करको नाइके' भने । यो जुहारीपछि केही समय कोइराला र प्रचण्डको सम्बन्ध नै बिग्रिएको थियो ।



"YOUNG CRIMINAL LEAGUE": The YCL detained alleged defaulter Sitaram Prasai in June 2007 and paraded him in public in Tundikhel before handing him over to the police. When businessmen went to complain to Baluwater, Prime Minister Koirala called the YCL the "Young Criminal League". In response, Pushpa Kamal Dahal called Koirala "the don of smugglers".



शक्तिखोरमा शक्ति-प्रदर्शन: 'जनमुक्ति सेना दिवस'को दिन ८ मङ्सिर २०६४ मा चितवनको शक्तिखोर क्यान्टोन्मेन्टमा पार्टीको झण्डोतोलन र छापामारको सलामी ग्रहण गर्दै माओवादी अध्यक्ष प्रचण्ड । यो सैन्यबल प्रदर्शनको अवलोकन अनामिनका सैनिक सल्लाहकार तथा संयुक्त प्रमाणीकरण टोली प्रमुख जनरल जान विलहेल्मसेनले पनि गरेका थिए । प्रचण्डले त्यस दिन भनेका थिए, "हामी अरु ४० वर्ष लड्न तयार छौं ।" उनको यो भनाइ त्यस्तो बेला आएको थियो, जतिबेला माओवादीले संसदबाटै गणतन्त्र पारित गराउन अवरुद्ध गरेको हिउँदे अधिवेशन सुचारु हुन पाँच दिन मात्र बाँकी थियो ।

PRESENT ARMS: Maoist chairman Pushpa Kamal Dahal raising the party flag at a march past at the Shaktikhor Cantonment in Chitwan in November 2007 on the occasion of 'PLA Day'. Among the invited guests inspecting an armed guard of honour and a gun salute was UNMIN military adviser, Gen Jan Wilhelmsen. Dahal declared: "We are ready to fight for another 40 years."



नग्नताको बजार: पछिल्लो समय मौलाउँदै गएको काठमाडौंको 'नाइट लाइफ'— ठमेलको एउटा डान्स रेस्टुरेन्टको दृश्य । जति रात छिर्पिँदै जान्छ, उति नाङ्गिदै जाने गल्ली-गल्लीमा खुलेका कैयौं डान्स रेस्टुरेन्टमा नृत्याङ्गनाहरू यसरी नाचिरहेका देखिन्छन् ।

NIGHT LIFE: Kathmandu's night clubs in recent years show considerable influence of similar establishments in southeast Asia, and represent Nepal's rapidly changing urban social mores.



रक्तचन्दनको अर्थतन्त्र: भारतीय रक्तचन्दन तस्कर विरप्पन मारिदासम्म पनि यो मूल्यवान काठ भारतबाट नेपाल हुँदै चीन र अन्य मुलुकमा जान्छ भन्ने कसैलाई थाहा थिएन । रक्तचन्दन तस्करीमा मुलुकको प्रहरी प्रशासन र उच्च राजनीतिक नेतृत्व नै संलग्न रहेको आरोप लगाउने माओवादी वनमन्त्री मातृकाप्रसाद यादव पनि यो आकर्षक व्यापार नियन्त्रणको जिम्मा आफ्नै दलको भ्रातृ सङ्गठन वाईसीएललाई लगाएर विवादमुक्त रहेनन् ।

SANDALWOOD ECONOMY: Nepal became a major conduit for Indian red sandalwood being transported to the Chinese market where it is prized for its therapeutic properties. The Maoist Minister of Forests Matrika Yadav accused the police and senior politicians of abetting the illicit trade, and got his YCL cadre to take control of the lucrative business.

पेट्रोल प्रभु: फागुन २०६४ को मधेश आन्दोलनमा कर्फ्यू लगाएर पेट्रोलियम पदार्थ आपूर्ति गरिएको बेला रक्सौलबाट तेल लिएर नेपाल भित्रिँदै गरेको ट्रयाङ्करलाई देउता मानेर स्वागत गर्दै एक वृद्ध महिला । आन्दोलनकारीले त्यसबेला भारतबाट भित्रिने पेट्रोलियम पदार्थलगायत उपभोग्यवस्तुको ढुवानी हुन दिएका थिएनन् ।

LIFELINE: A homeless woman in Birganj mockingly greets a convoy of fuel tankers being escorted into Nepal from Raxaul through a curfew-bound highway during the Madhesi blockade in February 2008.







पानी र पेट्रोल: चुनावी घरदैलो कार्यक्रमको क्रममा काठमाडौं, बानेश्वरमा पानीको लाइन छेउबाट गुज्रिँदै शलक्षामन्त्री प्रदीप नेपाल । यता सेनाको भद्रकालीस्थित पेट्रोल पम्पमा तेल भर्न लाइन लागेका मोटरसाइकलहरू (तल) । भारतबाट महुँगोमा कलनेर सस्तोमा बेचुपरेकोले घाटा व्यहोर्दै आएको नेपाल आयल निगमले गएको ६ महलनादेखि पेट्रोलियम पदार्थको आपूर्ति घटाएको छ । यसबीच दुई पटक भाउ बढाए पनि नेपालको मूल्य अन्तर्राष्ट्रिय बजारसँग समायोजन हुनसकेको छैन ।

OIL AND WATER: UML leader Pradeep Nepal walks past people lining up for water while campaigning for elections in Baneshwor (left). Meanwhile at the army pump in Bhadrakali (below) consumers spent hours, sometimes days, lining up for fuel.







दोष राजातिरै: जनआन्दोलनमा भएका दमन र ज्यादतीबारे अनुसन्धान गरी कारबाहीको सिफारिस गर्न गठित रायमाझी आयोगमा बयान दिएर फर्कँदा पत्रकारका प्रश्नहरूको सामना गर्दै शाही मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुल्सी गिरी र तत्कालीन सेनाप्रमुख प्यारजङ्ग थापा । जनआन्दोलनमा भएको दमनको दोष तत्कालीन मन्त्रिपरिषदका अध्यक्षले लिनुपर्ने भनेर राजातिरै सङ्केत गर्दै आयोगबाट उम्किएका गिरीले आन्दोलनमा भएको २१ जनाको मृत्युमा आफ्नो कुनै दोष नरहेको जिकिर गरेका थिए । रायमाझी आयोगले समेत प्रमुख दोषी राजालाई नै किटान गरे पनि आयोगको प्रतिवेदन पूर्ण कार्यान्वयन भएको छैन ।



NOT WORRIED: Vice Chairman of the council of ministers during the royal rule, Tulsi Giri, and former Chief of Army Staff Pyar Jung Thapa are ambushed by media after their depositions at the Rayamajhi Commission investigating crackdowns on pro-democracy protestors in April 2006. The commission's recommendations were never fully implemented.




Providing complete
Financial solutions
From Mechi to Mahakali

 Nabil Bank Branches



BANK for the New Nepal



Make the Bank of 1st Choice
The Bank of Your Choice





चुनावी सरगर्मी: संविधानसभा निर्वाचनको सरगर्मी बढ्दै गएकोले चैतको पहिलो हप्ता काङ्ग्रेसको झण्डा सिलाउन व्यस्त भैरहवाका सडकपट्टीमा काम गर्ने सूचिकारहरूको एउटा समूह ।

जागरण: कात्तिक २०६४ मा बैतडी, देहीमाण्डौका दलितहरूले कथित उच्चजातिका मानिसले बलि दिएका राँगा उठाएर मासु खान अस्वीकार गर्दै आफूमाथि हुँदैआएको जातीय भेदभाव र अपमानको विरोध जनाए । पछि कुहिन थालेको सिनो जसले बलि दिए तिनैले उठाएका थिए (तल) ।



FLAG WEAVING: As election fever gripped Bhairawa in March 2008, a group of tailors are busy stitching Nepali Congress flags on the sidewalk (above).

TOUCHABLE: These Dalits of Baitadi rose up against a tradition in which 'high caste' villagers killed water buffaloes for a festival, leaving the carcasses to be scavenged by 'untouchables'. When the Dalits refused anymore to eat the leftover meat in 2007, villagers were forced to bury the rotting buffaloes.

कपिलवस्तुको आगो: ३० साउन २०६४ मा पूर्व माओवादी प्रतिकार समूहका नेता मोइद खान (इन्सेटमा)को हत्या गरेर भड्काइएको साम्प्रदायिक दङ्गाले कपिलवस्तुलाई खरानी बनायो । हत्यापछिका तीन दिनमा भएको आगजनी र हिसामा करिब २० जनाले ज्यान गुमाए ।



IN FLAMES: Kapilbastu was engulfed in unprecedented communal riots after the murder of Moid Khan (inset), former leader of an anti-Maoist vigilante group on 15 August 2007. Up to 20 people were killed in three days of arson and pillage.





विदेशिनेको लर्को: सरकारले पाँच हजार नेपालीलाई रोजगारीका लागि कोरिया पठाउने भएपछि ३-६ चैत २०६४ मा कोरियाली भाषा परीक्षा फर्म भर्न दशरथ रङ्गशालामा ३२ हजारको लाम लाग्यो । भारतबाहेक अन्य मुलुकमा काम गर्ने १४ लाख नेपालीले द्वन्द्व र राजनीतिक अस्थिरताबाट तहसनहस मुलुकको अर्थतन्त्रलाई वार्षिक रु.१ खर्बभन्दा बढी रेमिटेन्स पठाएर धानेका छन् । श्रम मन्त्रालयका अनुसार अहिले पनि दैनिक ५०० जना कामका लागि विदेशिन्छन् । खाडी मुलुकहरू जान हवाईजहाज चढ्दै नेपाली युवाहरू (तल) ।

LINING UP: After the government announced 5,000 vacancies for jobs in South Korea, 32,000 people lined up to get applications for their Korean language exam at the Dasrat Stadium in March 2008. There are now 1.4 million Nepalis working in foreign countries other than India and their remittances pump in Rs 1 billion a year to prop up the national economy. Gulf-bound Nepalis about to board their flight in Kathmandu (below).





खाद्य-सङ्कट: बझाङस्थित विश्व खाद्य कार्यक्रमको फागुन २०६४ मै रितिन आँटेको गोदाम र केही महिनायता खाद्यान्नमा भएको मूल्यवृद्धिले भावी खाद्य सङ्कटको सङ्केत गरेको छ ।



FOOD INSECURITY: The depleted food stocks inside this WFP warehouse in Bajhang shows Nepal's precarious food situation made worse by a dramatic rise in food prices in the first four months of 2008.



मेघा म्याराथुन: सगरमाथा म्याराथुन दौड्दै थामसेर्कुमा बेलायती अल्ट्रा धावक लिजी हकर र स्टेफेन पाइक । कात्तिक २०६४ मा भएको यो दौडमा उनीहरूले सगरमाथा आधारशिविरबाट काठमाडौंको ३०२ किलोमिटर दूरी तीन दिन, दुई घण्टा ३५ मिनेटमा पूरा गरेर नयाँ रेकर्ड बनाएका थिए ।

MEGA MARATHON: British ultra-runners Lizzie Hawker and Stephen Pyke run past Thamserku on the Everest marathon in October 2007. They broke the previous record by completing the 302 km run from Base Camp to Kathmandu in 3 days, 2 hours and 35 minutes.



क्रिकेटको ज्वरो: नेपाली क्रिकेटमा महिलाहरू पनि आकर्षित हुँदैछन् । बैतडी, धनगढी, नेपालगञ्ज र काठमाडौँपछि पूर्वाञ्चलमा महिला क्रिकेट टीम बनेको छ । पुस २०६४ मा खेल अभ्यास गर्दै मोरङको विराटनगर र हरैचाका खेलाडीहरू ।



GENDER BENDER: A female cricketer practices her shots in Biratnagar. There is growing interest among Nepali women towards the game, not just in Kathmandu but in other parts of the country as well.

पर्यटनको उडान: वैदेशिक मुद्रा र रोजगारीको एउटा प्रमुख स्रोत नेपालको पर्यटन शान्ति प्रक्रियासँगै फेरि फस्टाउन थालेको छ । विभिन्न साहसिक खेलहरू पर्यटक आकर्षणको केन्द्र बन्न पुगेका छन् । पोखराको फेवातालमाथि प्याराग्लाइडिङ गर्दै एक पर्यटक ।

व्यावसायिकतातिर: शहीद स्मारक 'ए' डिभिजन फुटबल लिग-२०६३ मा उत्कृष्ट खेलाडी भएर टोयोटा कार जितेका महेन्द्र पुलिस क्लबका कप्तान हरि खड्का (तल) । नेपाली खेल क्षेत्रमा देखिन थालेका यस्ता आकर्षक पुरस्कारले खेलेर पनि बाँच्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

WING AND A PRAYER: A paraglider swoops down for a landing near Phewa Lake in Pokhara (right). Adventure tourism saw a big upsurge after the ceasefire in April 2006. Mahendra Police Club captain Hari Khadga (below) won this Toyota sedan after being declared outstanding player during the Martyr's Cup A Division Football League in 2007.







पार्किङ छैन: नेपाल आउने पर्यटक र अध्ययन-रोजगारीमा विदेशिने नेपालीको वृद्धिले हवाई उडानहरू बढेका छन् । दुई वर्षमा दर्जनभन्दा बढी विदेशी वायुसेवा नेपाली आकाशमा प्रवेश गरेका छन् । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङलाई साँघुरो पारेको छ । एभिया क्लबको हलुका विमानमा पोखराको फेवाताल र शान्ति स्तूपमाथि कावा खौंदै एक पर्यटक (बायाँ) ।

SOARING TOURISM: Nepal's tourism has bounced back with the peace process, bringing in much needed hard-currency and employment. Kathmandu airport had frequent parking problems (below). A tourist in an ultralight belonging to Avia Club soars over Pokhara's lake and the peace stupa (left).





‘प्रचण्डपथ’मा डोजर: खुला राजनीतिमा आउनेवित्तिकै जनताको मन जित्न माओवादीहरू राजधानीमा सरसफाईदेखि सडक चौडा पार्ने काममा सक्रिय भएका थिए । काठमाडौंको सोल्टीमोड-कलङ्की सडकमा डोजर लगाउँदै वाईसीएल ।



खबरदारी: माओवादीले चैत २०६३ मा काठमाडौंको उडल्याण्ड होटेलका मालिक हरि श्रेष्ठ (सबैभन्दा दार्यौं) माथि भएको कुटपिट र सरकारी उपेक्षाको विरोधमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्शलागायत ७० भन्दा बढी व्यावसायिक संस्थाले काठमाडौंमा निकालेको जुलुस । खुला राजनीतिमा आएदेखि नै माओवादीको चन्दा आतङ्क, सम्पत्ति कब्जा, धम्की र कुटपिट जस्ता व्यवहार सहँदै आएका व्यवसायीहरू अनिश्चितकालीन बन्द आवाहन गरेर सडकमा उत्रिएका हुन् ।

DEMOLITION MEN: Maoist YCL cadre used bulldozers to demolish houses to widen the road from Kalanki to Soaltee Mode in July 2006 (overleaf). But their public relations efforts came to nought when they beat up people who refused to pay extortion money. Businessmen took out huge rallies when Hari Shrestha of Hotel Woodlands in Kathmandu was beaten up by Maoists in March 2007 (above).



अस्ताउँदो सौर्यः शाहवंशका इष्टदेव गोरखनाथको मन्दिरका मुख्य पुजारी साँझको पूजाआजापछि डुब्न लागेको सूर्यतिर हेर्दै । १४ फागुन २०६४ मा गोरखनाथ मन्दिरका मुख्य पुजारीबाट आशीर्वाद लिँदै संविधानसभा चुनावी अभियानमा गृहजिल्ला गोरखा पुगेका माओवादी नेता बाबुराम भट्टराई (इन्सेटमा) ।



EMPIRE OF THE SUN: The head priest of the Gorakhnath temple, the patron deity of the Shah dynasty, watches the sun set after evening prayers. The next day, he blessed Maoist ideologue Baburam Bhattarai (inset) who climbed up to the Gorkha Palace during election campaigning in February 2008.



मिसन पूरा: जनआन्दोलनमा विजयको भोलिपल्ट १२ वैशाख २०६३ मा महाराजगञ्ज चक्रपथस्थित कोइरालानिवासको छतबाट आन्दोलनकारी जनतालाई अभिवादन गर्दै तत्कालीन सात दलका नेताहरू। यही आन्दोलनपछि सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रियामा आएको नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई २ असार २०६३ मा गृहमन्त्री कृष्ण सिटौलाले कास्कीको सिकलेसबाट हेलिकोप्टरमा राजधानी ल्याएका थिए। त्रिभुवन विमानस्थलबाट गृहमन्त्रीको सरकारी गाडी चढेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग कुरा गर्न श्रीमती सीता पौडेलसहित पहिलो पटक बालुवाटार प्रवेश गर्दै प्रचण्ड (तल)।

DEMOCRACY WAVE: One day after the victory of People Power in April 2006, the leaders of the seven parties wave from the roof of Koirala's residence in Maharajganj (above). Maoist leader Pushpa Kamal Dahal arrived by helicopter in Kathmandu in May 2006 for the first time and was whisked away along with his wife, Sita, by Home Minister Krishna Sitaula in his car to Baluwater for a meeting with Prime Minister Koirala (below).





‘सञ्चै छु’: जनआन्दोलनपछि बिरामी परेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला केही दिन गङ्गालाल हृदय केन्द्रमा उपचार गराएर बाहिर निस्कँदै । जनआन्दोलनको बलमा पुनर्स्थापित संसदका सभामुख तारानाथ रानाभाटलाई आन्दोलनमा राजाको समर्थन गरेको भनी राजनीतिक दलहरूले अस्वीकार गरेपछि संसद बैठकको अध्यक्षता गर्दै उप-सभामुख चित्रलेखा यादव (तल) ।

WELL AGAIN: Prime Minister Girija Koirala emerging from hospital in May 2006 after falling seriously ill following the People’s Movement (left). When the political parties didn’t accept Taranath Ranabhat as speaker of the reinstated house in April 2006, deputy speaker Chित्रलेखा Yadav (below) was appointed in his place.





उत्तराधिकार: पुस २०६४ मा छोरी सुजातालाई विना विभागीय मन्त्रीको शपथ गराएर हात मिलाउँदै प्रधानमन्त्री कोइराला । सुजाता कोइरालालाई मन्त्री बनाउने प्रमको निर्णयबाट काङ्ग्रेस र कोइराला परिवारकै केही सदस्य समेत असन्तुष्ट भएका र कतिले यसलाई कोइरालाले आफ्नो उत्तराधिकारीको रूपमा अगाडि बढाएको ठानेका छन् ।

HEIR APPARENT: Prime Minister Girija Koirala swearing in his own daughter as minister without portfolio January 2008. Many in the congress and within the Koirala clan were not happy with the move since they saw it as the prime minister trying to anoint his daughter as heir apparent.



कानेखुसी: संविधानसभा निर्वाचनको पूर्वाधार नभएको भनेर सरकार छोडेका माओवादीलाई सरकारमा फर्काएको ८ पुस २०६४ को २३ बुँदे सहमतिमा हस्ताक्षर गर्ने बेलामा कानेखुसी गर्दै वामनेताहरू एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ।

LEFT EAR: Maoist leader Pushpa Kamal Dahal and the UML's Madhab Nepal exchanging whispers after signing a 23-point agreement that brought the Maoists back into government in December 2007.


विवाद प्रेम: १८ चैत २०६३ मा माओवादी सरकारमा सामेल भएदेखि नै चर्चा र विवादमा आएका वनमन्त्री मातृका यादव प्रधानमन्त्रीसँग खटपट परेपछि सरकारबाट बाहिरिए, माओवादी फेरि सरकारमा आएपछि मन्त्रीको शपथग्रहण नेपालीमा होइन आफ्नै मातृभाषामा गर्न पाउनुपर्छ भनेर बबण्डर मच्चाउँदै प्रधानमन्त्री कार्यालयबाट बाहिर निस्के । पछि आफ्नै सहकर्मी मन्त्री पम्फा भुषाल र हिसिला यमिले फकाएर ल्याएपछि प्रधानमन्त्रीले उनलाई मैथिली र नेपालीमा शपथ गराएका थिए ।



SWEARING: Maoist Forest Minister Matrika Yadav was never too far from controversy ever since he was sworn in the first time in May 2007. He resigned after a run-in with the prime minister. Later, he refused to speak in Nepali during his second swearing in and walked out, but was later brought back by fellow Maoist ministers Pampha Bhusal and Hisila Yami (above). Yadav later took the oath in his native Maithili and Nepali.

KILLING THE MESSENGER: The media was targeted during the royal dictatorship (right) but attacks didn't stop with the ceasefire. Wife and children of journalist Birendra Sah came to Kathmandu to meet political leaders (below). One month after his abduction, the Maoists admitted their cadre had killed Sah. Media also came under pressure from the Maoist trade union, which shut down two national dailies. The 1 October 2007 issue of Kantipur (below) was ready to go to press when Maoists vandalised the printing plant, and was never printed.





प्रेसमाथि हमला: शाही शासनकालमा आक्रमणको तारो बनेको नेपाली प्रेसलाई लोकतन्त्र र शान्ति प्रक्रियापछि पनि निशाना बनाउन छोडिएन । १८ भदौ ०६४ मा बाराका पत्रकार वीरेन्द्रकुमार साहको अपहरणपछि खोजीका लागि दबाब दिन काठमाडौं आएका साहकी श्रीमती उमरावती र नाबालक सन्तान विवेक र लक्ष्मी (बायाँ माथि) । अपहरणको ३१ औं दिन मात्रै माओवादीले आफ्ना कार्यकर्ताले साहको हत्या गरेको स्वीकारको थियो । माओवादी ट्रेड युनियनको दबाबबाट केही दैनिक पत्रिका छापिन समेत पाएनन् । छापखानामा माओवादी अवरोधका कारण १४ असोज ०६४ मा नछापिएको कान्तिपुर दैनिकको प्लेट (बायाँ तल) ।





राष्ट्रसंघीय अनुगमन: नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख इयान मार्टिन जनआन्दोलनको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा ११ वैशाख २०६४ मा बसन्तपुरमा आयोजित कार्यक्रममा प्रदर्शित तस्बिर अवलोकन गर्दै । युद्धविरामअघि हेटौँडा नजिकैको एउटा माओवादी सैनिक शिविरमा परेड खेल्नहेका छापामार (तल) ।

UN MONITORING: The head of the United Nations Monitoring Mission in Nepal (UNMIN), Ian Martin, looks at photographs of the People's Movement on display at Basantapur Square to mark the first anniversary of the street protests on 24 April, 2007 (left). Maoist guerrillas going through their exercises at a Maoist camp near Hetauda before the signing of the ceasefire in June 2006 (below).







कठघरामा नेता: संविधानसभा निर्वाचनको आचारसंहिता उल्लङ्घन भएकोमा निर्वाचन आयोगले राजनीतिक दलका नेता तथा सरकारका पदाधिकारीहरूलाई आयोगमै बोलाएर सचेत गराउने गरेको छ । चुनावको १० दिनअघि १८ चैत २०६४ मा समेत दलका शीर्ष नेताहरूलाई आचारसंहिता पालना गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल ।

CODE OF MISCONDUCT: Chief Election Commissioner Bhoj Raj Pokhrel regularly summoned party leaders in the run up to the constituent assembly elections to remind them about their violations of the code of conduct. Here he is lecturing them again ten days before elections.

पहिचान मिल्यो: ६ पुस २०६४ मा सर्वोच्च अदालतले 'तेस्रो लिङ्गी'लाई नागरिकतालगायत राज्यका सुविधा दिन निर्देशन दिएपछि नेपालमा सङ्गठित भएर हकअधिकारको कुरा उठाउँदै आएको यो समुदायको अलग्गै पहिचान बन्न थालेको छ, जसलाई समलिङ्गीहरूले पनि आफ्नो विजय ठानेका छन् । कैलाश श्रेष्ठको नाममा पुरुषको नागरिकता लिएकी काठमाडौँ नैकापकी भूमिका श्रेष्ठ नागरिकताको प्रमाणपत्र देखाउँदै (दायाँ) । पाँच वर्षअघि समलिङ्गी महिला जोडीका रूपमा नेपालमा पहिलो पटक सार्वजनिक बायाँबाट क्रमशः मीना नेपाली र सीमा सापकोटा तथा लक्ष्मी घलान र मीरा बज्राचार्य । नेपालमा पुरुष समलिङ्गीहरूको सङ्ख्या ७० हजार रहेको र उपत्यकामा मात्र १२ सय महिला समलिङ्गी सम्पर्कमा आएका सम्बद्ध संस्थाहरूको तथ्याङ्क छ ।



BREAKING TABOOS: In December 2007, the Supreme Court instructed the government to recognise third gender individuals in citizenship papers. Bhumika Shrestha (formerly Kailash Shrestha) of Naikap shows the citizenship certificate in which she was required to be classified as male (right). Lesbian partners Mina Nepali-Sima Sapkota and Laxmi Ghalan-Mira Bajracharya (above, left to right) came out of the closet five years ago. There are an estimated 70,000 homosexuals in Nepal, and Kathmandu alone has 1,200 lesbians.







अपराध र उन्मुक्ति: वैशाख २०६३ पछि काठमाडौं र अन्य शहरमा अपराधको व्यापक वृद्धि भयो। कोटेश्वरबाट २४ भदौ २०६३ मा अपहरित बालक विवेक शर्मा लुईटेलको शव फेला परेपछि असोजको पहिलो साता हत्याको छानबिनको माग गर्दै निस्किएको च्याली। २४ माघ २०६४ मा चितवनमा पत्राउ परेका चर्चित भारतीय मिर्गौला व्यापारी डा. अमितकुमारलाई सरकारले कुनै प्रक्रिया पूरा नगरी हतारहतार भारत सरकारको जिम्मा लगायो (तल)।

CRIME AND NO PUNISHMENT: The period after April 2006 saw a dramatic upsurge in crime in Kathmandu and other cities. Citizens took out a protest rally after the kidnapping for ransom and murder in February 2007 of eight-year-old Bibek Sharma. Indian kidney merchant, Amit Kumar (below), was arrested in Chitwan, and in a controversial move, the government hurriedly extradited him to India.



चुपचाप विस्थापित: मङ्सिर २०६४ मा परिवारसहित रौतहटबाट हेटौँडामा विस्थापित बृद्धले फुटेको ऐना हेरेर दाही खोरेको नियालिरहेकी नातिनी । राज्यले मधेशको असन्तोषलाई सही ढङ्गले सम्बोधन गर्न नसक्दा चर्किएको मधेश आन्दोलन र हिसाले पुस्तौंदेखि तराईमा बस्दै आएका पहाडहरूलाई ठूलो सङ्ख्यामा विस्थापित हुन बाध्य पारेका छन् । भदौ २०६४ मा आएको बाढीमा परेर बाँके, मनिकापुरमा ज्यान गुमाएका आमाछोरीको उद्धार गर्दै प्रहरी । बाँके र बर्दियाका सदरमुकामसहित दुईदर्जन गाविस डुबाएको सो बाढीमा १२ जनाको ज्यान गएको थियो भने १४ हजार ३९२ परिवारका एकलाखभन्दा बढी विस्थापित भएका थिए (तल) ।


LOOKING GLASS WAR: A girl looks on as her grandfather shaves in Hetauda after the family fled Rautahat fearing violence in November 2007. The inability of the state to address Madhesi grievances led to many Pahadi families being displaced from the tarai where they had been living for generations. A mother and daughter who were killed by a collapsing house during floods in Banke (below) being taken away by police in August 2007.







सयौं थुङ्गा: काठमाडौंको एउटा विद्यालयमा नयाँ राष्ट्रियगान घोकिरहेका बालबालिका । पहिलो पटक राजाको स्वस्ति नगाएर राष्ट्रिय विविधताको गुणगान गरिएको कवि व्याकुल माइलाको 'सयौं थुङ्गा फूलका हामी ...' बोलको गीत खुला प्रतिस्पर्धाबाट सङ्कलित १२९२ रचनामध्येबाट राष्ट्रियगान छानिएको थियो, जसमा अम्बर गुरुङले सङ्गीत दिएका छन् ।



MAY A HUNDRED FLOWERS BLOOM: Children at a school on the outskirts of Kathmandu memorise Nepal's new national anthem that for the first time doesn't wish a long life to the monarch, but extols the nation's diversity.





कस्तो बिज्ञायो: बालुवाटारमा आयोजना हुने चियापानमा सधैँ सञ्चारमाध्यमको आकर्षण बन्ने प्रम कोइराला १० माघ २०६३ को चियापानमा उपेक्षामा परे । यसअघि १० वर्षको हतियार राजनीति त्यागेर बालुवाटारबाटै सार्वजनिक भएका प्रचण्ड कार्यक्रममा पुग्नासाथ पत्रकारहरू उनकै वरिपरि झुम्भिए । प्रमलाई अप्ठ्यारो लागेछ क्यारे, आँखा मिच्च पो थाले ।

BORED STIFF: Prime Minister Girija Prasad Koirala turns away as Pushpa Kamal Dahal hogs the media spotlight at a joint press conference in Baluwatar in January 2007.

माग पूरा: लोकतान्त्रिक सरकारले लामो समयदेखिको मधेशी जनताको नागरिकताको माग पूरा गरेपछि तराईमा नागरिकताको प्रमाणपत्र लिंदै एक परिवार । तराईका विभिन्न जिल्लामा झण्डै २३ लाख प्रमाणपत्र वितरण भएपछि ४० देखि ६० लाख मधेशी नागरिकताबाट वञ्चित छन् भन्ने सस्तो राजनीतिक प्रचार हुन छाडेको छ ।

MADHESI CITIZENS: A family in the tarai gets its citizenship certificates, fulfilling a long-standing demand of the Madhesi people. Nearly 2.3 million Madhesis got their citizenship papers.







फोटो सेसन: लामो कसरतपछि २९ मङ्सिर २०६३ को रातभरि बसेर अन्तरिम संविधानलाई अन्तिम रूप दिएका सात दलका नेताहरू १ पुस बिहानै बालुवाटारमा सामूहिक फोटो खिचाउँदै । प्रेसलाई वर्जित सो अवसरमा खिचिएको यो तस्बिर एमाले महासचिव माधवकुमार नेपालले उपलब्ध गराउनुभएको हो । पछि विभिन्न समूह र क्षेत्रको माग समेट्ने क्रममा अन्तरिम संविधानमा अहिलेसम्म तीन पटक संशोधन भइसकेको छ ।

PHOTO OPPORTUNITY: After an all-night session political leaders finally agreed on the interim constitution in December 2006. The press was kept out, and this picture was taken by UML leader Madhab Kumar Nepal's camera. The interim constitution has since been amended three times to accommodate the demands of various groups.

अनेकतामा एकता: पुस २०६४
मा काठमाडौंमा आयोजित
संयुक्त जुलुस र सभामा सात
दलको एकता ।



UNITY IN DIVERSITY:
Seven parties make a show
of unity at a joint rally in
Kathmandu in January
2008.



रामदेवको प्रभाव: लामो समयदेखि भारतीय योगगुरु रामदेवलाई टेलिभिजनमा हेरेर योग सिक्दै आएका नेपालीहरूले असोज २०६४ मा काठमाडौंको टुँडिखेलमा आयोजित योग शिविरमा उनीबाटै प्रत्यक्ष सिक्ने मौका पाए । शिविरमा शीर्षासन गर्दै रामदेवका एक अनुयायी ।

MASS YOGA: Long used to watching Indian guru Ramdev on television, Nepalis got a chance to take part in his mass yoga exercise on Tundikhel in September 2007 as an instructor does a headstand.





चलचित्रको छलाङ: नेपाली चलचित्रमा पनि बलिउड र हलिउडमा झैं खतरनाक एक्सनको छायाङ्कन हुन थालेको छ । २६ मङ्सिर २०६४ मा चलचित्र 'मिशन लभ इन सिक्किम'मा काठमाडौंको चोभारमा ८० फिट माथि हेलिकोप्टरबाट हाम फाल्दै अभिनेत्री रुस्मा राई ।

NO FEAR OF HEIGHT: Nepali actress Rusma Rai jumps from a helicopter in Chobhar on the sets of the film Mission Love in Sikkim in November 2007.

जाडोको फेशन: १२ पुस २०६४ मा सम्पन्न आईईसी फेशन डिजाइन कम्पिटिसन-२००७ मा पातका भित्री पहिरन लगाएर क्याटवाक् गर्दै मोडल सृष्टि श्रेष्ठ । पुसको पहिलो साता सम्पन्न चौथो ल्याक्मे नेपाल फेशन सप्ताह-२००७ मा सुपर मोडल सोनु पौडेल ।

CATWALKING IN KATMANDU: Model Shristi Shrestha at the IIC Fashion Design Competition 2007 shows off a bikini made of leaves, while supermodel Sonu Poudel on the catwalk of the annual Lakme Nepal Fashion Week 2007.







माओवादीको 'शत्रु': आठ वर्षअघि माओवादीले द्वन्द्वका बेला भत्काइएको झोलुङ्गे पुल अझै नबनेकाले मुगु कर्णाली नदी तर्ने योभन्दा अर्को उपाय छैन । बिरामी आफन्तलाई तुइनको सहयोगले तारेर स्वास्थ्यकेन्द्र लैजाँदै एक महिला ।

A BRIDGE TOO FAR: The bridge over the Mugu Karnali destroyed by the Maoists during the conflict hasn't yet been rebuilt. A woman takes her sick relative across to a health post on the other side on a wire bridge.



दुर्घटना या लापरवाही: १० पुस २०६४, धान्यपूर्णिमाको दिन सुर्खेतको मेहलकुनाको मेलामा चुँडिएको भेरीको झोलुङ्गे पुल—दुर्घटनाभन्दा पाँच मिनेटअघि र पछि । तत्कालै २० जनाको मृत्यु भएको उक्त घटनामा केही दिनपछिसम्म पनि लाशहरू भेटिँदै थिए । निर्माणमा त्रुटिका कारण सञ्चालनमा आएको महिना दिनमै पुल चुँडिएको सरकारी छानबिनले औल्याएको छ ।

ACCIDENT OR NEGLIGENCE: This bridge over the Bheri in Surkhet was packed with pilgrims during a full moon festival in December 2007 when the suspension broke, plunging them into the icy river below. At least 20 people were killed.

The picture above was taken about five minutes before the bridge collapsed and the picture below just after.



ROMANTIC BLIZZARD: Kathmandu got its first snow in 60 years on Valentine's Day in 2007.

हिउँको होली: ६० वर्षको अन्तरालपछि २०६३ फागुनमा काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा समेत हिउँ पन्यो ।







Photographers:

Anup Prakash	27 (below), 62, 94
Bimalchandra Sharma/INSEC	52 (below)
Bikash Karki	71
Chandra Man Maharjan	33 (Below), 49
Dambar Krishna Shrestha	15 (below), 27 (above left & below), 55 (below), 79
JB Pun	53
Kiran Panday	2-3, 6-7, 8-9, 12-13, 14-15, 18, 24 (below), 26, 28-29, 30-31, 38-39, 40, 42-43, 45, 48, 60, 61, 63, 64, 65, 68, 69 (below), 70 (above), 72, 75, 76-77, 78, 81, 82-83, 84-85, 86-87
Kanak Dixit	17 (above)
Kunda Dixit	10-11
Mark Hartell	58-59
Manoj Shrestha	59 (below)
Min Ratna Bajracharya	4-5, 21 (above), 16-17, 21 (above), 24 (above left), 33, 34-35, 36-37, 52 (above), 54-55, 69 (below), 70 (below), 72-73, 80-81, 88-89, 92-93
Nick Meynen	96-97
Prakash Mathema	25 (below)
Rajesh KC/Kantipur	22-23, 98-99
Rameswor Bohara	11 (below), 82
Sam Kang Li	44, 56-57, 66-67, 91
Shailendra Kharel	25 (above)
Sumit Dayal	20, 46-47
Suresh Maharjan	74-75, 94-95
Tila Bhandari	97 (below)
Wong Shu Yun	27 (right)

[Page 90 courtesy: Madhab K Nepal]

**Coordinators:**

Kunda Dixit and Kundan Aryal

Research and captions:

Badri Paudyal
Kiran Nepal
Purna Basnet
JB Pun Magar
Dharmaraj Dahal
Dhruba Simkhada
Dambar Krishna Shrestha
Indra Shrestha
Suresh Raj Neupane
Kamaldev Bhattarai
Kamsing Chepang

Design:

Bilash Rai

Chief Executive Officer, Himalmedia: Ashutosh Tiwari

Director of Sales & Marketing: Sunaina Shah

Corporate Team: Bindira Shakya, Samir Maharjan, Sudan Bista

Administration: Basanta Ale Magar, Bir Bdr. Tamang, Ek Raj Chepang, Kiran Maharjan

Pradeep Basnet, Rajiv Baniya, Ravi KC, Sadananda Yadav, Sanu Babu Tamang,

Shobhana Shrestha, Shooma Rana, Som Bdr. Gole, Subarna Thapa, Surendra Sharma

Finance & Revenue: Karma Lama, Laxman Khatiwada, Pranita Mali, Rabindra Man Joshi

Ram Krishna Banjara, Rinzeena Malla, Umesh Khadka

Marketing: Arjun Karki, Ashis Khadka, Bishwas Acharaya, Deepak Sangraula

Sambhu Guragain, Sashim Lama, Subash Kumar Das, Tanka Sitaula

Sales & Subscriptions: Bipin Shah, Chandra Kala Limbu, Dham Bhattarai, Manohar Singh KC,

Muniraj Koirala, Nawaraj Guragain, Prakash Raut, Radhe Shyam Gajurel, Resham Thapa,

Sahadev Koirala, Sanjaya Thapa

Housekeeping: Bishnu Kumar Tamang, Jagat Bdr. Ale, Kumar Bdr. Karki, Kumar Yonjan Tamang

Ram Bdr. Tamang, Sanu Kancha Tamang





Moves you even while it sits still.

➤ Best Crossover SUV ➤ 2.5 litre SUBARU BOXER engine, winner of International Engine of the Year ➤ Made in Japan ➤ Symmetrical AWD ➤ 0-100 kms/h in 9.7 seconds. Fastest SUV in its class in Nepal ➤ Sun Roof, Automatic Climate Control AC, Aluminum Alloy wheels, 5-Star Safety rating, 6 Air bags, 6 Stack CD system with 7 speakers, Side Defroster Windows and many more such exclusive features that will surely move you.



Call 4427019 for a test drive, today



The New Optra Magnum Diesel

POWERED

TO TAKE OVER THE ROAD

- 2.0 L Turbo Charged Common Rail Direct Injection 16V SOHC Next Generation Diesel Engine
- Highest Torque of 314 Nm at the lowest rpm of 2125
- Top speed of 190 kmph
- Best build and best ride
- X-PRO safety system with ABS and Airbags
- Luxurious interiors and European styling



0 to 100 kmph in 9.8 sec



OPTRA MAGNUM

Enjoy the drive

Go for a power drive **NOW!**

THE FUTURE IS HERE!

Experience Futuristic Technology and out of the world styling with the Oil-cooled 200cc Bajaj Pulsar DTS-i.



PRISMA-O&M/08

Sole Authorised Dealer:



Hansraj Hulaschand & Co. Pvt. Ltd.
Teku Road, Kathmandu, Ph. No: 4220094/4230001/4261200